

# कथाका क्रियाकलाप



### **अस्वीकरण :**

यो कथाका क्रियाकलाप नामक प्रकाशन तथा संलग्न शैक्षिक सामग्री अष्ट्रेलिया सरकार, वैदेशिक मामिला तथा व्यापार विभागको सहयोगमा दी एसिया फाउण्डेसनद्वारा सञ्चालित कोभिड-१९ आकस्मिक प्रतिकार्य- शिक्षा सहयोग कार्यक्रम अन्तर्गत अनुवादित रूपमा तयार गरी साफेदार नगरपालिकामा निःशुल्क वितरणरका लागि उपलब्ध गराइएको हो । उल्लिखित प्रकाशन, अनुवादित सामग्री तथा संलग्न शैक्षिक सामग्रीमा व्यक्त विचारहस्ते साफेदार नगरपालिका, अष्ट्रेलिया सरकार तथा दी एसिया फाउण्डेसनको आधिकारिक धारणालाई प्रतिनिधित्व गरेको मानिने छैन । साथै प्रकाशनमा समावेश भएका कुनै पनि कथा वस्तु वा शैक्षिक सामग्रीमा हुनसक्ने सम्भाव्य त्रुटीहस्तो लागि साफेदार नगरपालिका एवं अष्ट्रेलिया सरकार तथा दी एसिया फाउण्डेसन जिम्मेवार हुनेछैन ।

### **बाल संरक्षण नीति :**

बालबालिका कुनै पनि वेला हेला, हिंसा, दुर्योगहार, विभेद, मानसिक स्वास्थ्य समस्या तथा मनोसामाजिक समस्यामा पर्न सकदछन् । उनीहरु विस्तृद्वयौन दुर्योगहार, श्रम शोषण तथा बाल विवाह, बेचविखन एवं ओसार पसार जस्ता अपराध हुन सकदछ । यसै गरी, बालबालिका हराउने, बेवारिसे फेला पर्न तथा परि त्याग गरिएको पनि हुन सकदछन् । यदि कुनै पनि बालबालिका यस्तै जोखिममा तथा समस्यामा परेका छन् भने बाल हेल्पलाइन नेपालको आपतकालीन पैसा नलाग्ने फोन नं १०९८ मा सम्पर्क गर्न सकिन्छ । जोखिममा परेका बालबालिकालाई बाल हेल्पलाइनले तत्काल सहयोग र परामर्श गर्ने छ ।




## २ अम्माचीका अनौठा मेसिनहरू



### विद्यार्थीका लागि क्रियाकलाप

[letsread.asia/Ammachii](http://letsread.asia/Ammachii)

अम्माचीको बर्फी निकै मेहनतले बनाइएको थियो । तर, यस्तो कडा मेहनतले गर्नुपर्ने कामलाई मेसिनले सजिलो बनाउन सक्छ । तिमीलाई याद छ अम्माचीले हेल्मेट लगाएर नरिवल टिप्प रुख चढेको ?



यो उमेरमा रुख चढ्नु अम्माचीका लागि खतरा होइन र ?

रुख नचढीकन नरिवल टिप्प अम्माचीलाई सहयोग गर्ने मेसिन बनाउन सक्छौ ?

गुलेली जस्तै एक प्रकारको मेसिन क्याटपुल्ट (Catapult) बनाएर अम्माचीलाई सहयोग गर्न सकिन्छ ।

### सामान बनाउन थाल्नुभन्दा अधि यी सामग्रीहरू छन् कि घैनन् हेरे ।

- १. काठको दाबिलो
- २. रबर ब्यान्ड
- ३. बोतलको बिर्को
- ४. इरेजर
- ५. स्केल
- ६. कैंची
- ७. मासिकड टेप
- ८. रद्धीन कागज
- ९. मसिना तामाका तार
- १०. गम



## ★ गुलेली बनाओ ★



**चरण १**

एउटा पसिकल स्टिकलाई दुईवटा स्टिकका बीचमा च्यापेर राख । अब तिनीहस्तलाई रबरले बांध ।



**चरण २**

दुईवटामध्ये एउटा माथिल्लो पसिकल स्टिकमा टेपले बोतलको बिर्को टाँस ।



**चरण ३**

दुई पसिकल स्टिकका च्यापमा (बीच)मा एउटा इरेजर राख ।

## ★ नरिवलको रुख बनाओ ★



**चरण १**

एउटा हरियो कागजलाई काटेर ६ वटा साना ४ सेमी X ७ सेमीका आयतकार बनाऊ ।



**चरण २**

ती आयतकार कागजहस्तलाई आधा हुनेगरी पट्याऊ र त्यसमित्र तामाको तार राखेर गम लगाऊ ।



**चरण ३**

यसरी तामाको तार राखिएका कागजलाई यहाँ देखाए जस्तै पातको आकारमा काट ।



**चरण ४**

कागजलाई अकोतिर पट्याऊ र पट्याएको भागलाई फेरि खोल ।



**चरण ५**

अब कागजलाई नरिवलको रुखका पात जस्तै गरी काट ।



**चरण ६**

पाँचौं चरणमा जरै द वटै आयतकारबाट यसैगरी पात बनाउँदै जाऊ । अब तिमीसित द वटा पातहरू छन् ।



**चरण ७**

चित्रमा जस्तै गरी कागजलाई बेर । बेरेको कागजको एकतिर गम लगाउन नबिर्स । योचाहिं रुखको मुख्य भाग हुनेछ ।



**चरण ८**

अब टुप्पोमा गमले पात टाँस ।



**अन्तिम रूप**

## गुलेली खेलों !

साना कागजका बल बनाएर कागजी नरिवलको रुखमा हान । यसरी नै तलका काम पूरा गर्ने कोशिस गर ।



## बधाई छ !

अब अम्माचीले नरिवल टिप्प रुख चढनु पर्दैन ।



## सीप बढाऊ

१. गुलेलीले रुखको कुनै निश्चित ठाउँमा ताक ।
२. गुलेलीको खेल बनाऊ, जुन दुई जनाभन्दा बढीले खेल मिलोस ।

(सुझाव: खेलमा अंक ल्याएका आधारमा पुरस्कृत र दण्डित गर्ने नियम पनि राख ।)



## दिमाग लगाऊ

१. तिप्रो गुलेलीमा रबर र इरेजरको काम के-के हुन सक्छ ?
२. यदि तिमीले एकै आकारका इरेजर र पेपर बल बनाएर तिनलाई मट्यांग्रा जसरी प्रयोग गन्यौ भने कुनचाहिं टाढा पुग्छ ? किन ?
३. तिप्रो घरमा अरु कस्ता-कस्ता सरल यन्त्रहरू छन् ?

## कार्यपुस्तिका

## अम्माचीका अनौठा मेसिनहरू



तिप्रो साथीहस्लाई गुलेली खेल्न बोलाऊ । तिमीले तयार पारेको नरिवलको रुख फरक-फरक ठाउँमा राख । अब त्यसलाई पेपर बल अर्थात् मट्यांग्राले हान । हरेक खेलाडीले तीनपल्ट हान्न पाउनेछन् । जसले धेरैपटक रुखमा लगाउँछ, उसले खेल जित्छ ।


खेलमा तिमीले ल्याएको अङ्ग तलको अङ्गतालिकामा भर ।

खेलाडीको नाम	नरिवलको रुखको दूरी			जम्मा अंक खेलाडीको नाम
	२० सेमी	३० सेमी	४० सेमी	
आरोन	३	१	२	६



## जानिराखौं

## अम्भाचीका अनौठा मेसिनहरु



तिमीले बनाएको गुलेली एक किसिमको उत्तोलक हो ।

उत्तोलकमा एउटा डण्डा र तीनवटा विन्दु हुन्छन् । ती हुन, भार, बल र आधार । यिनैको मदतले उत्तोलक चल्छ ।

उत्तोलक पनि तीन किसिमका हुन सक्छन् र तिम्रो उत्तोलक कुन प्रकारको हुन्छ भन्ने कुरा डण्डाको बीच भागमा कुन विन्दु छ भन्नेमा भर पर्छ ।

तिम्रो गुलेली कुन प्रकारको हो ? शिक्षक र साथीसित छलफल गरेर पता लगाऊ ।

